



ब्याजदर परिवर्तन सम्बन्धी सूचना

प्रकाशित मिति : २०८२/०४/०९

नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजत प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ सालको निर्देशन नं. १४/०८१ को बुदा नं.२ कर्जाको ब्याजदर सम्बन्धी व्यवस्थामा भएको संशोधन वमोजिम गणना गरी यस संस्थाबाट २०८२ श्रावण १ बाट असोज मसान्त सम्म प्रवाहहुने कर्जाहरूमा परिवर्तनीय र स्थिर ब्याजदर देहाय अनुसार लागु हुनेगरी सर्वसाधारण सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

क्र.सं.	कर्जा शिर्षक	आधारदर (प्रतिशत)	प्रिमियम (प्रतिशत)	परिवर्तित ब्याजदर (प्रतिशत)	स्थिर ब्याजदर (प्रतिशत)	कैफियत
१	कृषी तथा उद्यमशिल कर्जा	१४.०९	१.०८	१५.०९	१५	नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुसारले आधारदरमा समय समयमा परिवर्तन हुन सक्ने भएकोले उल्लेखित ब्याजदरहरू समेत परिवर्तन हुनेछ । २०८२ श्रावण १ गते अघि प्रवाह भएका तथा बाँकी रहेका कर्जाको ब्याजदर यथावत नै कायम गरिएको छ
२	उर्जा कर्जा	१४.०९	१.०८	१५.०९	१५	
३	उपभोग्य कर्जा	१४.०९	१.०८	१५.०९	१५	
४	लघुउद्यम कर्जा	१४.०९	१.०८	१५.०९	१५	
५	व्यक्तिगत लघुउद्यम कर्जा	१४.०९	१.०८	१५.०९	१५	
६	आवास कर्जा	१४.०९	१.०८	१५.०९	१५	
७	शैक्षिक कर्जा	१४.०९	१.०८	१५.०९	१५	
८	बैदेशिक रोजगार कर्जा	१४.०९	१.०८	१५.०९	१५	
९	आकस्मिक कर्जा	१४.०९	१.०८	१५.०९	१५	

पुनश्च : संस्थाको पछिल्लो त्रैमास २०८१ चैत्र देखि २०८२ जेठ मसान्त सम्मको औसत आधार दर १४.०९ % रहेको र बाणिज्य बैंकहरूको औषत आधार दर ६.०९ % रहेको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।

नोट:

- ग्राहकले स्थिर वा परिवर्तनशील ब्याजदर मध्ये कुनै एक विकल्प छान्न सक्नेछन् ।
- स्थिर ब्याजदर छान्ने गरी सम्झौता गरेका कर्जाको अवधीभर ब्याजदर परिवर्तन हुने छैन ।
- परिवर्तनशील ब्याजदरको विकल्प छान्नेको अवस्थामा त्रैमासिक रूपमा आधारदर परिवर्तन संगै ब्याजदर समेत परिवर्तन हुनेछ तर प्रिमियम दर यथावत रहनेछ ।